

नेपाल सरकार  
जनसङ्ख्या तथा वातावरण मन्त्रालय  
जल तथा मौसम विज्ञान विभाग  
जलविज्ञान महाशाखा  
बाढी पूर्वानुमान शाखा

E-mail: floodhydrology@gmail.com, Site: <http://hydrology.gov.np> Tel: 01-4428236, Toll Free: 1155  
Facebook Page: Nepal Flood Alert (नेपाल बाढी सूचना), Twitter: @DHM\_FloodEWS

## बिषेश बाढी पूर्वानुमान वुलेटिन

जारी मिति: २९ श्रावण २०७४, बेलुकी ६:०० बजे

**पच्छिम राप्ति र बबई मा हाल सम्म पनि उच्च जोखिम ; जलसतह खतरा भन्दा माथी**

केही दिन देखि निकै सकृय मनसुनले देशको करिव पुरै तराई देखि महाभारत सम्मको क्षेत्रमा भिषण पानी पर्न सुरु भई आज बिहान ६ बजे सम्म कन्काई, बाग्मती, रिउ खोला, रातु, पच्छिम राप्ति, पुर्वि राप्ति, बबई चेपाङ लगायत अन्य बाढि मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको र केहिमा जलसतह घट्दै गएको छ भने केही बाढि मापन केन्द्रमा हाल सम्म पनि जलसतह खतराको तह भन्दा उच्च बिन्दुमा छ ।

हिजो बिहान ५ बजे खतराको तह पार गरेको बबईमा मध्य रातपछि झनै सतह बढ्दै गई बिहान ६ बजे हाल सम्मकै उच्च तह (९.९ मिटरमा) पुगेको, दिनभर बढ्ने र घट्ने क्रम जारी रहेको र हाल सम्म पनि खतराको तह भन्दा माथि रहेकोले तल्लो तटिय क्षेत्रमा भोली बिहान सम्मै उच्च जोखिममा छ ।

हिजो बेलुकी ८ बजे खतराको तह पार गरेको पुर्वि राप्तिको रजैया बाढीमापन केन्द्रमा आज दिउसो पछि बिस्तारै जलसतह घट्दै गएको, चितवन माडीको रिउखोला स्थित बाढि मापन केन्द्रमा पनि आज दिउंसो पछि जलसतह घट्दै गई हाल सतर्कता तह भन्दा केही तल रहेको छ ।

नदिको तटिय र डुबान भईरहने क्षेत्रमा रहनु हुनेहरु अर्को सुचना प्राप्त नभएसम्म सुरक्षित स्थानमा जान अनुरोध गरी बबईमा हिजै दिउंसो २ पटक, आज बिहान ३ बजे, ४:३० बजे र ८:३० बजे, पच्छिम राप्तिको तटिय क्षेत्रमा रहनेलाई अस्ति राति देखि पटक पटक र आज दिनको १:३० बजे, पुर्वि राप्तिको तटिय क्षेत्रमा रहनेलाई बेलुकी ५ बजे, ८ बजे, बिहान ३ बजे, बिहान ८:३० बजे, बाग्मति (रौतहट, सर्लाही) मा हिजो बेलुकी ६ बजे र आज बिहान ९ बजे र माडिको रिउखोलामा बिहान ४ बजे SMS पठाएका छौ ।

आज विहान देखि भोली बिहान सम्मै मध्य देखि भारी बर्षाको संभावनाले बिषेश गरी मध्य भागको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तुमा रहेका बाग्मती, पूर्वरप्ती, रिउ खोला, बिनय खोला, अरुन खोला, तिनाउ, बाणगङ्गा लगायतमा भोली दिउंसो सम्मै अति उच्च जोखिम हुने देखिएकोले सावधानीको साथ रहनुहुन तथा नारायणी नदीको देबघाटमा पनि जलसतह बढ्दै गएको, हाल सतर्कता तह भन्दा तलै रहेको तर तल्लो तटिय क्षेत्रमा भारी बर्षाको संभावनाले गर्दा आज मध्य रात पछि तटिय क्षेत्रमा सतर्क रहन अनुरोध छ ।

साथै पुर्वि भागमा हल्का देखि मध्यम बर्षाको संभावना भएकाले पूर्वको झापा, ईलाम, सुनसरी, मोरङ, सप्तरी उदयपुर, जनकपुर, धनकुटा का मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, रातु, कमला लगायतमा भोली बिहान सम्मै जोखिम रहेको छ ।

त्यसैगरी पश्चिममा मध्यम बर्षाको संभावनाले गर्दा कञ्चनपुर, कैलाली, र बर्दियाका मुख्यत चुरे र महाभारतबाट प्रवाह हुने पच्छिम राप्ति, बबई लगायतमा भोली बेलुकि सम्मै अति उच्च जोखिम हुने देखिएकोले सावधानीको साथ रहनुहुन अनुरोध छ । साथै कर्णालिको चिसापानीमा पनि जलसतह बढ्दै गएकोले तटिय क्षेत्रमा सतर्क रहनुहुन अनुरोध छ ।

नोट: बाढिको कारण बिजुलीमा समस्या आएकोले आम सर्वसाधारणलाई सुरक्षित स्थानमा जान अनुरोध गरि पठाएको SMS नजान पनि सक्छ त्यसैले समाचार सुन्ने बानी गरौ ।

## बुलेटिन अपडेट संबन्धि जानकारी

यस बाढी पूर्वसूचना बुलेटिन बिहान र बेलुकी ६ बजे देखी ७ बजे भित्रको अबधिमा अपडेट गरिनेछ र यस बिभागको वेभसाईट [www.hydrology.gov.np](http://www.hydrology.gov.np) मा राखिने छ ।

### थप र नियमित जानकारीको लागि निम्न कुराहरु पढ्नुहुन अनुरोधः

- १) ११५५ टोल फ्री नम्बरमा असार, श्रावण, भाद्र र असोज महिनाभरी फोन गर्नुहोस र सोध्नुहोस्। यो नंवरमा फोन गर्दा तपाईंलाई पैसा लाग्दैन
- २) तपाईं बाढी वा पहिरोको जोखिम युक्त स्थानमा वा नजिकै हनुहुन्छ भने मोबाइलमा ११५५ नंबरबाट “सतर्क रहनुहोस” भन्ने अभिप्रायको एस एम एस (SMS) पनि आउन सक्छ। यसरी प्राप्त भएको सूचना वरपरका सवैलाई जानकारी पनि गराउनुहोला!
- ३) तपाईं मोबाइल, ल्यापटप वा कम्प्युटरमा ईन्टरनेट सेवा प्रयोग गर्ने गर्नुहुन्छ भने कृपया हाम्रो वेभसाईट: [www.hydrology.gov.np](http://www.hydrology.gov.np) भित्र गएर हेर्नुहोस। त्यहां आगामी २४ घण्टा सम्मको बाढी भविष्यबाणी अपडेट भइराखेको हुन्छ। अनि ऐले कुन नदीमा कती बहाब छ! कहां कती पानी परिराखेको छ! भन्ने जान्न चाहीं वेभसाईटको River Watch र Rainfall Watch हेर्ने गर्नुहोला है।
- ४) वाढि पूर्वसूचना वा धेरै वर्षा भएको स्थानमा पहिरोको जोखिमको पूर्वसूचना पाउन नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रसासन कार्यालयमा समेत फोन गर्न सक्नुहुन्छ। त्यहां पनि यसवारे जानकारी गराइएको हुन्छ।
- ५) वर्षातको समयमा निरन्तर समाचार सुन्ने बानी पनि बसाल्नुहोला।

**नोटः तपाईंको आसपासमा ठूलो पानी परिरहेको छ वा नदीमा एक्कासी बाढी आएको छ वा नदी एक्कासी सुकेको छ भने माथी दिइएको ठेगानामा फोन वा इमेल वा Facebook वा Twitter मा जानकारी पनि दिनुहोस है।**

“कुनै पनि नदी जलाधारमा हुनसक्ने बाढी विपद्बाट आफु पनि वचौं अरुलाई पनि बचाऔं”

जनहितको लागि जारी